



## स्थानीय राजपत्र

छत्रकोट गाउँपालिका, गुल्मीद्वारा प्रकाशित

खण्ड: ६

संख्या: १

मिति: २०७९।०५।१६

भाग - २

छत्रकोट गाउँपालिका, गुल्मीको सूचना

छत्रकोटवासीहरुका लागि २० युनिट वा रु.३० सम्म विद्युत  
महशुल छुट कार्यक्रम संचालन कार्यविधि, २०७९

गाउँ कार्यपालिका बैठकबाट स्वीकृत मिति: २०७९।०५।१३

# छत्रकोटवासीहरूका लागि २० युनिट वा रु.३० सम्म विद्युत महशुल छुट कार्यक्रम संचालन कार्यविधि, २०७९

मिति: २०७९।०५।१३

## प्रस्तावना

छत्रकोट गाउँपालिकाका आम नागरिकलाई विद्युतको सहज र सरल पहुँच स्थापित गर्नु स्थानीय सरकारको कर्तव्य हो । विद्युतीकरणको विस्तार र विकास मार्फत जनतालाई घर/घरमा बिजुली बत्ती पुऱ्याई उज्यालो छत्रकोट गराउने अभियानमा गाउँपालिका रहेको छ । जनताको दैनिक जीवनमा उर्जाको महत्वपूर्ण भूमिका हुन्छ । उर्जा विना आधुनिक युगमा मानिस प्रविधिमैत्री बन्न सक्दैन जब प्रविधिको ज्ञान हुँदैन तब व्यक्ति प्रतिस्पर्धामा आउन सक्दैन जसको कारण रोजगारी र अवसरबाट वञ्चितमा परी गरिबीको दुश्चक्रमा व्यक्ति पर्दछ । गाउँपालिकामा सम्पूर्ण नागरिकलाई विद्युत महशुलमा छुट दिने गरी छत्रकोट गाउँपालिकाले उक्त कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम मार्फत समावेश गरेको छ । उक्त नीति तथा कार्यक्रम मार्फत सम्पूर्ण छत्रकोटवासीलाई न्युन विद्युत महशुल तिर्न पनि कठिन भएका नागरिकलाई महत्वपूर्ण सहयोग पुग्नेछ भने अन्य व्यक्तिहरूको घरमा समेत गाउँपालिकाको उपस्थितिले गाउँवासीले गाउँपालिका प्रति अपनत्व सहितको सकारात्मक भावना पैदा गर्नेछ । नागरिक प्रति स्थानीय सरकारलाई उत्तरदायी बनाउन र नागरिकलाई स्थानीय सरकार प्रति अपनत्व भाव वृद्धि गर्न सम्पूर्ण छत्रकोटवासीलाई न्युनतम २० युनिट सम्मको महशुल गाउँपालिकाले तिर्न बाञ्छनीय भएकोले यो कानून बनाई लागु गरिएको हो ।

१. यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्विकृत भएपछि तुरुन्त लागु हुनेछ ।
२. कार्यविधिको नाम: छत्रकोटवासीहरूका लागि २० युनिट वा रु ३० सम्म विद्युत महशुल छुट कार्यक्रम संचालन कार्यविधि, २०७९ रहेको छ ।
३. स्थानीय सरकार भन्नाले: छत्रकोट गाउँपालिका चोयागा गुल्मी लाइ सम्झनु पर्दछ ।
४. नेपाल विद्युत प्राधिकरण भन्नाले: नेपाल विद्युत प्राधिकरण रिडि गुल्मीलाई सम्झनु पर्दछ ।
५. सामुदायीक विद्युतीकरण उपभोक्ता समिति भन्नाले: सामुदायीक ग्रामीण विद्युतीकरण उपभोक्ता समिति छत्रकोट गाउँपालिकालाई सम्झनु पर्दछ ।
६. ग्राहक भन्नाले: नेपाल विद्युत प्राधिकरण गुल्मीसंग मिटर बक्स जडान गरी ग्राहक संकेत नं. प्राप्त गरेको व्यक्ति सम्झनु पर्दछ । यस शब्दले सामुदायीक ग्रामीण विद्युतीकरण उपभोक्ता समिती ग्राहक संकेत प्राप्त गरेको व्यक्ति समेत सम्झनु पर्दछ ।

७. न्यूनतम शुल्क भन्नाले: २० युनिट र २० युनिट भन्दा तलको जतिसुकै युनिट अंकलाई पनि बुझिनेछ ।

८. कार्यक्रमको उद्देश्य

- प्रत्येक छत्रकोटवासीलाई विद्युत पहुँचमा पऱ्याउनु,
- गरिब/असाहयलाई विद्युत महशुल स्थानीय सरकारले तिरी विद्युत जडानमा उत्प्रेरित गर्नु,
- स्थानीय सरकारप्रति छत्रकोटवासीको अपनत्व अभिवृद्धि गर्नु,
- गाउँवासी धनि वा गरिब जो भएतापनि समानताका आधारमा विद्युत महशुल तिरीदिई सामाजिक न्याय कायम गर्नु,
- उर्जाको प्रयोगमा ग्राहकहरूलाई उत्प्रेरित गरी बढी भन्दा बढी उर्जा खपतमा जोड दिनु,
- सम्पूर्ण गाउँवासीको घर-घरमा स्थानीय सरकारको उपस्थिति स्थापित गर्न,
- ग्राहकहरूलाई विद्युत महशुल तिर्दा हुने हैरानी र कष्टलाई कमी ल्याउनु ।

९. लाभग्राहीहरूको छनौट र प्रकार

छत्रकोट गाउँपालिकामा विद्युत पहुँचमा पुगेका ग्राहकहरूको अन्तिम नामावली नेपाल विद्युत प्राधिकरण रिडि गुल्मीबाट गाउँपालिकाले प्राप्त गर्नेछ । सामुदायिक उपभोक्ता ग्राहकहरूको हकमा छत्रकोट गाउँपालिकामा रहेका सामुदायिक ग्रामीण विधुतिकरण उपभोक्ता समिती वा वडा कार्यालयबाट प्राप्त गर्ने छ । मासिक रूपमा जडान गर्ने र छुटाउने विद्युतका कारण सो संख्या मासिक रूपमा घडबढ हुने देखिन्छ । विद्युत जडान गरेका विभिन्न प्रकृतिका ग्राहकहरू देखिन्छन् ।

- क. ५ AMP को मिटर जडान गरी २० युनिट सम्म विद्युत खपत गर्ने ग्राहक
- ख. १६ AMP को मिटर जडान गरी २० युनिट सम्म र सो भन्दा बढी विद्युत खपत गर्ने ग्राहक
- ग. ३० AMP को मिटर जडान गरी २० युनिट सम्म र सो भन्दा बढी विद्युत खपत गर्ने ग्राहक

१०. महशुल छुट पाउने ग्राहकहरू

- क. छत्रकोट गाउँपालिका स्थायीवासी हुनुपर्नेछ ।

- ख. नेपाल विद्युत प्राधिकरण रिडि उपवितरण केन्द्र गुल्मी बाट अनिवार्य रूपमा विद्युत मिटर जडान गरी ग्राहक संकेत नम्बर प्राप्त गरेको हुनुपर्नेछ । सामुदायीक ग्रामीण विद्युतिकरण उपभोक्ता समितीबाट ग्राहकको हकमा छत्रकोट गाउँपालिकामा रहेका सामुदायीक ग्रामीण विद्युतिकरण उपभोक्ता समितीबाट अनिवार्य रूपमा विद्युत मिटर जडान गरी ग्राहक संकेत नम्बर प्राप्त गरेको हुनुपर्नेछ ।
- ग. ५ AMP को MCB जडान गरी मासिक न्युनतम २० युनिट सम्म खपत गर्ने ग्राहकहरू
- घ. १६ AMP को MCB जडान गरी मासिक न्युनतम २० युनिट सम्म खपत गर्ने ग्राहकहरूको सम्पूर्ण विद्युत महशुल वा रू ३० गाउँपालिकाले भुक्तान गरिदिनेछ ।
- ङ. ३० AMP को MCB जडान गरी मासिक न्युनतम २० युनिट सम्म खपत गर्ने ग्राहकहरूको सम्पूर्ण विद्युत महशुल वा रू ३० गाउँपालिकाले भुक्तान गरिदिनेछ ।
- च. मासिक २० युनिट भन्दा माथि विद्युत खपत गर्ने सम्पूर्ण ग्राहकहरूको महशुल स्वयं ग्राहकहरूले नेपाल विद्युत प्राधिकरण रिडि उपकेन्द्र गुल्मी वा सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समितिमा गएर तिर्नुपर्नेछ ।

#### ११. भुक्तानी प्रक्रिया

- क. विद्युत महशुल वापतको अनुमानित रकम पेशकी स्वरूप ग्राहक संकेत नं. को संख्याको आधारमा अर्धवार्षिक अग्रिम भुक्तानी नेपाल विद्युत प्राधिकरण उपवितरण केन्द्र रिडि गुल्मी र सामुदायीक ग्रामीण विद्युतिकरण उपभोक्ता समितिको खातामा निकास दिइनेछ र
- ख. यसरी निकास प्राप्त भइसकेपछि न्युनतम २० युनिट सम्म खपत गर्ने मिटर ग्राहकहरू (रू. ३०।- सम्म) ग्राहकहरूको महशुल रकमको हिसाब मिलान गरी विल भुक्तानी गर्ने महिनाको १० गते भित्र त्यसको विवरण छत्रकोट गाउँपालिका गुल्मीलाई दिनुपर्नेछ

१२. छत्रकोट गाउँवासीहरूका लागि २० युनिट वा ३०।— रुपैयाँ सम्म विद्युत महशुल छुट कार्यक्रमका संचालनकोलागि छत्रकोट गाउँपालिका, रूरू गाउँपालिका रिडि स्थित रहेको नेपाल विद्युत प्राधिकरण गुल्मी रिडि उप वितरण केन्द्र रिडि गुल्मी विचको सम्झौता र सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समिति विचको सम्झौता अनुसूची-१ मा उल्लेख भए अनुसार हुनेछ ।

१३. बाधा अड्काउ फुकाउने अधिकार- यस कार्यविधिले व्यवस्था गरेको कुनै प्रावधान कार्यान्वयन गर्न बाधा अड्काउ फुकाउनु परेमा गा.पा. कार्यपालिकाले आवश्यकता अनुसार बाधा अड्काउ फुकाउन सक्नेछ ।

१४. संशोधन गर्न सक्ने- यस कार्यविधिमा भएका कुनै विषयमा संशोधन गर्नुपर्ने आवश्यकता महसुस भएमा कार्यपालिकाले संशोधन गर्न सक्नेछ ।

### अनुसूची-१

छत्रकोटवासीहरूका लागि २० युनिट सम्म विद्युत महसुल छुट कार्यक्रम संचालन गर्न छत्रकोट गाउँपालिका, गुल्मी र ..... बीच गरिएको सम्झौता पत्र

छत्रकोट गाउँपालिका, गुल्मी (जसलाई यस पछि प्रथम पक्ष भनिनेछ) र गुल्मी जिल्ला छत्रकोट गाउँपालिका ..... स्थित रहेको श्री ,..... जलविद्युत केन्द्र (जसलाई यस पछि दोस्रो पक्ष भनिनेछ) दुवै पक्ष बीच मिति २०७९।.....। ..... मा गाउँपालिकाको आ.व. २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार आ.व. २०७९/०८० को लागि छत्रकोट गाउँपालिकावासीहरूका लागि २० युनिट वा ३०।— रुपैयाँ सम्म विद्युत महसुल छुट कार्यक्रमका लागि निम्न शर्तहरूको पूर्ण रुपमा पालना गर्ने गरी दुवै पक्ष मञ्जुर भई यो सम्झौता पत्रमा सही गरी दियो/लियो ।

१. यो सम्झौता ५, १६ र ३० एम्पियर मिटर २० युनिट ग्राहस्थ ग्राहकहरू ३०।— रुपैयाँ सम्म भुक्तानी गर्नेहरूलाई मात्र लागु हुनेछ ।

२. छत्रकोट गाउँपालिका अन्तर्गतका सम्पूर्ण ग्राहकहरूको नामावली, विद्युत खपत युनिट र मासिक तिर्नुपर्ने रकमका बारेमा पहिलो पक्षलाई दोस्रो पक्षले प्रत्येक महिनाको ५ गते भित्र दिनुपर्नेछ ।

३. प्रथम पक्षले दोस्रो पक्षलाई विद्युत महशुल वापतको अनुमानित रकम अर्धवार्षिक अग्रिम भुक्तानी गर्नुपर्नेछ र दोस्रो पक्षले २० युनिट सम्म खपत गर्ने मिटर ग्राहस्थ (रु. ३०।- सम्म) ग्राहकहरूको महशुल रकमको हिसाब मिलान गरी विल भुक्तानी गर्ने महिनाको १० गते भित्र त्यसको विवरण दोस्रो पक्षले प्रथम पक्षलाई दिनुपर्नेछ ।

४. प्रथम पक्षले १० गते भित्र दोस्रो पक्षलाई विद्युत महशुल भुक्तानी नगरेमा विद्युत महशुल सम्बन्धीको नियमानुसार सम्बन्धित ग्राहकको विलम्ब शुल्क समेत प्रथम पक्षले दोस्रो पक्षलाई दिनुपर्नेछ । प्रथम पटककोलागि सम्झौता

५. प्रथम पक्षले १० गते भित्र दोस्रो पक्षलाई विद्युत महशुल भुक्तानी नगरेमा विद्युत महशुल सम्बन्धीको नियमानुसार सम्बन्धित ग्राहकको विलम्ब शुल्क समेत प्रथम पक्षले दोस्रो

पक्षलाई दिनुपर्नेछ । यदि विद्युत महशुल बक्यौता रहन गई ग्राहकको विद्युत लाईन विच्छेदन गर्न परेमा सो को जवाफदेही प्रथम पक्ष हुनेछ ।

६. प्रथम पक्षले विद्युत महशुल वापतको रकम अग्रिम भुक्तानी गर्दा दोस्रो पक्षले तोकेको बैंक खातामा जम्मा गरी त्यसको भौचर दोस्रो पक्षलाई १० गते भित्र उपलब्ध गराउनुपर्नेछ ।
७. छत्रकोट गाउँपालिका अन्तर्गत रहेका उद्योग, कलकारखाना, सिंचाई आयोजना खानेपानी आयोजनाहरूको हकमा पहिलो पक्षले कुनै भुक्तानी गर्नेछैन ।
८. २० युनिट वा ३०।— रुपैया भन्दा बढी विद्युत खपत गर्ने मिटर ग्राहस्थ ग्राहकहरूले स्वयं विद्युत महशुल भुक्तानी गर्नुपर्नेछ ।
९. मर्मत तथा सेवा शुल्कको रकम ग्राहकले सिधै दोस्रो पक्षलाई भुक्तानी गर्नुपर्नेछ ।
१०. यो सम्झौता आ.व. २०७९/०८० को आषाढ महिना सम्मका लागि मात्र हुनेछ ।

गाउँपालिकाको तर्फबाट (पहिलो पक्ष)

हस्ताक्षर:.....

नाम:

पद:

मिति:

हस्ताक्षर:.....

नाम:

पद:

कार्यालयको छाप:

..... तर्फबाट (दोस्रो पक्ष)

हस्ताक्षर:.....

नाम:

पद:

मिति:

हस्ताक्षर:.....

नाम

पद:

कार्यालयको छाप:

साक्षी

गाउँ कार्यपालिका बैठकबाट स्वीकृत मिति: २०७९।०५।१३

आज्ञाले  
वीर बहादुर पुन  
प्रमुख प्रशासकीय अधिकृत